




# नेपाल खाद्य सुरक्षा बुलेटिन

अंक-२७, वैशाख २०८७

यस पटकको संस्करण मध्य तथा सुदूर पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरूमा केन्द्रित छ।

## चित्र १. खाद्य असुरक्षित जनसंख्या प्रतिशत



## वर्तमान अवस्थाको समिक्षा

- पुर्वानुमान गराए जस्तै मध्य र सुदूर पश्चिमका पहाडी तथा हिमाली जिल्लाहरूमा पौष देखि चैत्र महिनाको अवधिमा खाद्य सुरक्षा स्थिति विग्रन गयो। यो मुख्यत मंसिरमा भित्रचाइएको वर्षे बाली उत्पादन राम्रो नहुनाले भएको हो। उच्च तथा गम्भीर खाद्य असुरक्षित क्षेत्रहरूका घरधुरीहरूले आफ्ना खाद्य सञ्चिती सिध्याइ सकेको अवस्था छ, भने गत वर्ष यसै समयको तुलनामा प्रमूख खाद्य वस्तुहरूको मूल्य २० प्रतिशत वा सो भन्दा बढीले बढ़ि भएको पाइएको छ। अल्परोजगारी र बेरोजगारीको ठूलो समस्याले गर्दा आय आर्जनका अवसरहरू ज्यादै सिमित बनाई दिएको छ।
- बाजुराका चार गाविसहरू गम्भीर खाद्य असुरक्षित क्षेत्रका रूपमा वर्णित छन्। यी गाविसहरूमा मानिसहरूले पशुपक्षी लगायत भाडाकुडा जस्ता घरका चलअचल सम्पत्तिहरू बेच्ने जस्ता जीविकोपार्जननमा क्षति पुग्ने खालका निवाह पद्धतिहरू अपनाइरहेका छन् साथै यी क्षेत्रहरूमा बसाइसराई ४० प्रतिशत वा सो भन्दा बढीले बढ़ि भएको रिपोर्ट छ।
- खाद्य असुरक्षित जिल्लाहरूमा विश्व खाद्य कार्यक्रमको “पुर्वाधार निर्माणकालागि खाद्यान्त वा नगद” कार्यक्रम लगायत FINNIDA र GTZ जस्ता अन्य निकायहरू द्वारा सञ्चालित विकास कार्यक्रमहरूले मध्य तथा सुदूर पश्चिमी क्षेत्रहरूमा खाद्य सुरक्षा अवस्थालाई अझ विग्रनबाट जोगाएको छ।
- नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली NeKSAP को खाद्य सुरक्षा संजालले मध्य तथा सुदूर पश्चिम विकास क्षेत्रमा ११ जिल्लाका १७९ गाविसहरू उच्च वा गम्भीर रूपमा खाद्य असुरक्षित भएको परिचान गरेको छ। यी क्षेत्रहरूमा खाद्य असुरक्षित मानिसहरूको अनुमानित संख्या कूल जनसंख्याको १.२ प्रतिशत बाट बढेर २३.६ प्रतिशत अर्थात करिब ६ लाख पुगेको छ। बाजुरा र हुम्ला जिल्लाका कूल जनसंख्याको क्रमश ८५ र ८७ प्रतिशत मानिसहरू खाद्य असुरक्षित गम्भीर स्थितिमा छन्। मुगु, कालिकोट, जुम्ला, दैलेख, अछाम, डोटी, बझाङ, दार्चुला र बैतडी लगायतका अन्य जिल्लाहरूले पनि उच्च खाद्य असुरक्षाको मार खेपिरहेका छन्।
- मध्यमाञ्चल, पश्चिमाञ्चल र पूर्वाञ्चलमा भने खाद्य सुरक्षा स्थिति स्थिर रहेको छ। देशभर २०८६ सालको वर्षे बाली उत्पादनमा क्रमश धान उत्पादन ११ प्रतिशत तले र मकै ४ प्रतिशतले घटेता पनि यी क्षेत्रका मानिसहरूसंग नगदे बाली बेचिबिखन र ज्यालादारी कामका अवसरहरू जस्ता जीविकोपार्जनका विकल्पहरू उपलब्ध रहेकाले सजिलो भयो।
- खाद्यान्त मूल्य स्फिति चासोको विषय रहेको छ। नेपाल राष्ट्र बैंकको चैत्र महिनामा प्रकाशित तथ्याङ्कले खाद्य वस्तुहरूको वार्षिक मूल्य बढ़ि १८ प्रतिशत भन्दा बढी भएको संकेत गरेको छ। गत ३ महिनाहरूमा खाद्यान्तहरूको मूल्य अपेक्षित रूपमा स्थिर रह्यो। यद्यपि, आउँदो बाली उठाउने समय सम्मा भने मूल्य बढने अनुमान छ।

## भोकमरीको अवस्था

खाद्य सुरक्षा समूह (Cluster)	हालको अवस्था	अधिल्लो अवधिबाट परिवर्तित	३ महिनाको पुर्वानुमान	६ महिनाको पुर्वानुमान
१. कर्णाली	●	→	↑	↓
२. सुदूर पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरू	●	→	↑	↓
३. रात्ति-भेरी पहाडी जिल्लाहरू	●	→	→	↓
४. पश्चिमी तराई	●	→	→	→
५. मध्य र पूर्वी तराई	●	→	→	→
६. पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरू	●	→	→	→
७. मध्य पहाडी तथा हिमाली जिल्लाहरू	●	↑	→	↓
८. पूर्वी पहाडी तथा हिमाली जिल्लाहरू	●	↑	→	↓
खाद्य असुरक्षित जनसंख्या	६ लाख	→	→	↓

वर्गीकरण पद्धति बागकरणका सम्बन्धमा विस्तृत जानकारीकालागां पृष्ठ दमा हेतु सकिन्छ।

● सामान्य खाद्य सुरक्षित अवस्था

● मध्यमस्तरीय खाद्य असुरक्षित अवस्था

● उच्चतमु खाद्य असुरक्षित अवस्था

● गम्भीर खाद्य असुरक्षित अवस्था

● मानवीय आपतकालीन/भोकमरीको अवस्था

उच्च तथा गम्भीर खाद्य असुरक्षित क्षेत्रहरूमा घरधुरीहरूले २०८६ को वर्षे बाली भित्रचाइ सिध्याउदै गएका छन्। यी क्षेत्रहरूमा बेरोजगारी साथै आय आर्जनका अवसरहरूको अभावले मानिसहरूलाई बसाइसराई तर्फ उन्मुख गराएको छ। जोखिममा परेका मानिसहरू माझ विश्व खाद्य कार्यक्रमको कामकालागि खाद्यान्त/नगद लगायतका सहयोग कार्यक्रमहरूले खाद्य सुरक्षाको अवस्थालाई कहि मत्थ्य पारेको छ।

देशभर हिउँदै बालीहरू राम्रो संग बढीरहेको अवस्था छ। वैशाख महिनामा हिउँदै बाली भित्रचाइने हुनाले छोटो समयकालागि खाद्य सुरक्षामा सुधार आउने अनुमान छ।

विश्व खाद्य कार्यक्रमले खाद्य असुरक्षित जनसंख्या निकालकालागि प्रयोग गरेको विधि निम्न (NeKSAP) गुगल श्रृंखला विश्वासी नर्स सकिन्छ।

<http://groups.google.com/group/NeKSAP?hl=en>




नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली  
Nepal Khadha Suraksha Anugaman Pranali (NeKSAP)  
Nepal Food Security Monitoring System

## नम्बर १.

# नेपालमा खाद्य सुरक्षाको स्थिति

वैशाख, २०८७  
जनवरी-मार्च, २०१०



# नेपाल खाद्य सुरक्षा बुलेटिन, अंक-२७

## राष्ट्रिय रूपमा खाद्य सुरक्षा स्थिति



A3 size को राष्ट्रिय स्तरमा खाद्य सुरक्षा तथा NeKSAP को निम्न गुणत सुप्रब्लिय ढाँगामा  
उपलब्ध गराइएको छः [http://www.neksap.googlegroups.com/web/FSPMAP2009\\_3.pdf](http://www.neksap.googlegroups.com/web/FSPMAP2009_3.pdf)

# नेपाल खाद्य सुरक्षा बुलेटिन, अंक-२७

## उच्चतम् तथा गम्भीर खाद्य असुरक्षित जनसंख्या

### उच्चतम् तथा गम्भीर खाद्य असुरक्षित जनसंख्या

विश्व खाद्य कार्यक्रमको अनुपान अनुसार मध्य तथा सुदूर पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरूमा मध्यमस्तरीय, उच्चस्तरीय साथै गम्भीर खाद्य असुरक्षित मानिसहरूको संख्या ६ लाख छ। यी क्षेत्रका धेरै भागहरूमा २०६६ को वर्षे बाली उत्पादन नराम्रो वा अति नराम्रो भएको हुनाले गत अनुगमन अवधिको तुलनामा यो संख्या हल्का रूपमा बढन गएको हो।

तल दिइएको तालिकामा मध्य तथा सुदूर पश्चिमी पहाडी तथा हिमाली क्षेत्रका खाद्य असुरक्षित जिल्लाहरू (जिल्ला खाद्य सुरक्षा संजालको रिपोर्ट अनुसार) मा अत्यधिक खाद्य असुरक्षाको मार खेपिरहेका जनसंख्याको अनुमानित तथ्याङ्क प्रस्तुत गरिएको छ। खाद्य असुरक्षाको यस्तो स्थितिमा घरधुरीहरूले कमसल एवं अपर्याप्त खाद्यान्त उपभोग गर्ने, खाद्य उपभोगको मात्रा तीव्र रूपमा घटाउने, अत्यधिक रूपमा ऐचेपैचो गर्ने साथै चल अचल सम्पत्तिको बेचबिखन गर्ने जस्ता गम्भीर तथा चाँडै परिपूर्ति नहुने खालका निर्वाह पट्टीहरू अपनाइरहेका छन्। जिल्ला खाद्य सुरक्षा संजालहरूले खाद्य सुरक्षाका चौथो र पाचौ चरणमा वर्गीकृत यी क्षेत्रहरूमा करिब ४५९,५०० मानिसहरू बसोबास गरिरहेको जनाएका छन्। विश्व खाद्य कार्यक्रम द्वारा अनुगमन गरिएको ६ लाख खाद्य असुरक्षित मानिसहरू पनि यी क्षेत्रकै खाद्य सुरक्षाको पहिलो र दोस्रो चरणमा पर्ने गाबिसहरूमा बसोबास गर्दछन्।

प्रभावित जिल्ला/गाबिसहरू	उच्चतम् खाद्य असुरक्षित	गम्भीर खाद्य असुरक्षित	जिल्लाको कूल जनसंख्यामा खाद्य असुरक्षित जनसंख्याको %
	तेस्रो चरण	चौथो चरण	

#### समूह १. कर्णाली

जुम्ला: बड्की (१, ६-८), नाराकोट (५-९), घोडे महादेव, मालिकाठाँटा, ताम्ती, बुम्मार्डिचौर, मालिकाबोटा, र सानीगाँउ	२९,७००	०	२०.७ %
हुम्ला: वराई, साया, गोठी, रोडीकोट, मेलछाम, श्रीमस्ता, दर्मा, मिमी, जैर, श्रीनगर, मदाना, कालीका, र मडला, सार्किदेउ, राया, छिप्रा, खुर्नाथ, थेहे स्यादा र डाँडाकाया	४९,०००	०	८७.० %
मुगु: धाइनाकोट, कोटडाँडा, भिं, नवार्प, फोटु, जिमा, रुगा, ह्यांलु, किमी, पुलु, डोल्कु, सुकाढीक, खमाले, मार्गी, रारा, कलाइ र रोगा	३५,३००	०	६३.२ %
कालिकोट: धौलाहोडा, खिना, थिर्पु, रामाकोट, नारीकोट र बादलकोट	२८,४००	०	२३.२ %

#### समूह २. सुदूर पश्चिमी पहाडी तथा हिमाली जिल्लाहरू

बफाङ्ग: भातेवोला (१), लुयार्टा (८), कान्डा, देउलेक (४,७), स्याडी (४,९), सुकुडा (५), सुनिकोट (१-९), व्यासी (१-९), कन्डेल, कोटदेवल (१-८), मोलाली, र मार्कीगाँउ (३)	२३,३००	०	१२.१ %
बाजुरा: साप्पाटा, रुपिन, जगन्नाथ, वाई (४), विचिड्या, बाँयु, गोशी, वाई (१-३, ५-९), कुलदेवमाण्डु, बुढीगामा, जुकोट, मानाकोट, छतरा, तोली (४,५,८,९), जयवारेश्वरी, कोटिला, आर्टिचौर, दहकोट, ब्रह्मतोला, गुदुखाटी, जुगाडा (१-७), कोल्टि, कैलाशमाण्डु र पाण्डुसेन (२)	९१,०००	१४,१००	८५.२ %
दार्चुला: राला, धुन्या, खण्डेश्वरी, सुनसेरा, सितोला, गुल्जार, धौलाकोट, पिपलचौर, इंयारीकोट, धुलिगाडा, रानीश्खर र खार	२५,७००	०	१८.३ %
बैतडी: आमचौर, शिवानाथ, उदयदेव, पञ्चेश्वर, कुलाऊ, विलासपुर, मेलौली, माहारुद, कोतपेटारा, न्वादेउ, भटाना, शिवलिङ्ग, थालाकोडा, धुगाड र सिक्केश	२९,३००	०	११.१ %
डोटी: छप्ली, गिरीचोका, तोलेनी, वारपाता, लनाकेदारेश्वरी, कानाचौर, धाइलागाउँ/घागल, सिमचौर, गागुडा, पोखरी, गैरागाउँ, केदारखाडा, वागालेक, दौड, कालीकाश्यान, तिजाली, गाजरी, धिरकामाण्डु, कले नार र लडागडा	४५,४००	०	१८.६ %
अछाम: कालेकोँडा, चाकामाण्डु, खप्लड, पातलकोट, देवीस्थान, कुस्कोट, थाती, ऋषिदह, सुतार, दुङ्गाचाला, पायल, सिउडी, बलाता, बराला, सुतार, विन्द्यवासिनी, चण्डका, मार्कु, रिडीकोट, वाल्वा, भैरवस्थान, भाटाकाटीया, लुग्रा (३, ८, ९), सोडसदेवी, वस्ती, धोडासेन, हिच्चा, नन्देगाडा, तोली ८ सौकाट	५५,६००	०	२१.४ %

#### समूह ३. राप्ति-भेरी पहाडी जिल्लाहरू

दैलेख: बडालम्जी, सल्लेरी, बालुवाटार, छिउडीपुसाकोट (६-९), रुम, पिलाडी, बडाभैरव, शिंहसेन, लकन्दा, पिपलकोट, लालीकोँडा, जम्खुण्ड, पग्नाथ, चौराथा, अबलपराजुल र नौमूले	४८,५००	०	१८.६ %
यस अनुगमन अवधिको कूल जम्मा	४४५,४००	१४,१००	
गत अनुगमन अवधिको कूल जम्मा	३६४,०००	३०,६००	

फरक	+२२%	-५४%	
-----	------	------	--

#### खाद्य सुरक्षा चरण वर्गीकरण :

- पहिलो चरण, सामान्यतया खाद्य सुरक्षित अवस्था- घरधुरीहरू संग खाद्यान्तको सुरक्षित पहुँच भएको।
- दोस्रो चरण, मध्यमस्तरीय खाद्य असुरक्षित अवस्था- घरधुरीका सदस्यहरूले उनीहरूको खाद्यान्त उपभोग घटाई ब्यालोरी र पोरीलो खानाको उपभोग केहि मात्रा पर्याप्त रहेको। यसको साथसाथै घरधुरीले पैसा सापाट लिने र गैर उत्पादन मुलक सम्पर्कहरूको बेचबिखन गर्ने जस्ता निवाह पहर्ती अपनाएको।
- तेस्रो चरण, उच्चतम् खाद्य असुरक्षित अवस्था-घरधुरीका सदस्यहरूले उनीहरूको खाद्यान्त उपभोग उल्लेख्य रूपमा घटाई ब्यालोरी र पोरीलो खानाको उपभोग अत्यधिक रूपमा घटेको। यसको साथसाथै घरधुरीले उत्पादन मुलक सम्पर्कहरूको बेचबिखन र बच्चाहरूलाई विद्यालयबाट छुटाउने जस्ता परिपूर्ति गर्न नसकिने खालको निवाह पहर्ती अपनाएको।
- चौथो चरण, गम्भीर खाद्य असुरक्षित अवस्था- घरधुरीका सदस्यहरूले उनीहरूको खाद्यान्त उपभोग उल्लेख्य रूपमा घटाई ब्यालोरी र पोरीलो खानाको उपभोग अत्यधिक रूपमा घटेको। घरधुरी संग
- चाचौ चरण, मानवीय आपतकालीन/भोकमरीको अवस्था-घरधुरी संग खाद्यान्तको पहुँच प्राप्त गर्ने कैनै अवसर नभएको र यदि बेलैमा वास्ता गरिएन भने भोकमरीको





# नेपाल खाद्य सुरक्षा बुलेटिन, अंक-२७


## खाद्य सुरक्षाका मुख्य पक्षहरु

### बालि उत्पादन

नक्षा २. गहुँ उत्पादन पुर्वानुमान



नक्षा ३. जौ उत्पादन पुर्वानुमान



Legend	
Administrative Boundaries	
District	
<span style="color: green;">■</span>	Normal or Good
<span style="color: lightgreen;">■</span>	Moderate
<span style="color: yellow;">■</span>	Poor
<span style="color: orange;">■</span>	Very Poor
<span style="color: brown;">■</span>	Extremely poor
<span style="color: grey;">■</span>	No Data
<span style="border: 1px solid black; padding: 2px;">■</span>	Not Applicable
<span style="color: darkgreen;">■</span>	National Parks/Wildlife Reserve

**Crop Condition**

- Normal or Good (M+H: up to 10% less than normal) (T: 10 - 20% less than normal)
- Moderate (M+H: 10 - 30% less than normal) (T: 20 - 40% less than normal)
- Poor (M+H: 30 - 50% less than normal) (T: 40 - 60% less than normal)
- Very Poor (M+H: 50 - 70% less than normal) (T: 60 - 80% less than normal)
- Extremely poor (M+H: >70% less than normal) (T: >80% less than normal)

### बसाइसराईको स्थिति


#### देश भित्रको अवस्था

- गहुँ र जौ नेपालको मुख्य हिउंदे बालीहरु हुन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार हिउंदे बाली उत्पादनको पुर्वानुमान सामान्य रहेको र केही क्षेत्रहरुमा मध्यम रूपमा विप्रीएको छ।
- उत्पादन स्थिति नराम्रो भएका अपवादमा पर्ने जिल्लाहरुमा रुकुम, दैलेख, बाजुरा, दाङ, सिरहा र सप्तरी पर्दछन् जहाँ प्राकृतिक प्रकोपहरुका कारणले नराम्रो वा अति नराम्रो उत्पादन हुन सक्ने देखिएको छ। जस्तो की रुकुमको उत्तरी भेगमा भएको भारी हिमपात, दाङको उत्तरी भेगमा भएको असिना, बाजुराको पूर्वी भेग र दैलेखको उत्तरी भेगमा भएको खडेरी र सिरहा साथै सप्तरीमा परेको अपर्याप्त वर्षाले बाली नोक्षानी गरेको छ।
- यस बुलेटिनकालागि गरिएको घरधुरी सर्वेक्षणले माथि उल्लेखित जिल्लाहरु वाहेक देशभर हिउंदे बाली उत्पादन सामान्य वा मध्यमस्तरीय हुन्छ भन्ने जिल्ला कृषि विकास कार्यालय बाट प्राप्त सुचनालाई पुष्टि गरेको छ।
- गत वर्ष गम्भीर हिउंदे खडेरी बाट प्रभावित भएको समयमा भन्दा यस वर्ष बालीको अवस्था राम्रो छ। कृषि तथा सहकारी मन्त्रालयले २०७६ जेठ-असार भित्रमा हिउंदे बाली उत्पादन अनुमान साथै २०७६/०७ सालको खाद्यान्त वासलात प्रकाशित गर्नेछ।

#### क्षेत्रीय/अन्तर्राष्ट्रीय अवस्था

- भारतले ११ करोड ७० लाख मेट्रिक टन बराबरको प्रचुर अनु उत्पादन गर्ने अनुमान छ, जसमा सर्वाधीक गहुँ पर्दछ। सञ्चार माध्यमहरुका अनुसार गहुँ, हाल सम्म कै सबै भन्दा बढी, द करोड २० लाख मेट्रिक टन उत्पादन हुने अनुमान छ।
- नेपाल सरकारले २०७६ माघ महिनामा भारत बाट ५०,००० मेट्रिक टन गहुँ खरिद गर्ने सम्भौता गरेको थियो। २०७४ असोज महिना यता भारत सरकारले खाद्यान्तको निर्यात माथि विभिन्न प्रतिवन्दहरु लगाउदै आएको छ। तर हाल गहुँ निर्यात माथिको प्रतिवन्द आंशिक रूपमा हटाई अन्तर्राष्ट्रीय प्रवाहलाई प्रोत्साहन गर्ने भारतको निर्णयले आफ्नो आउँदो गहुँ बाली उत्पादन राम्रो हुने बलियो निश्चन्ततालाई संकेत गर्दछ। यद्यपि, आन्तरिक खाद्यान्त स्फिती समस्याका कारण भारत सरकारले तत्काल सामान्य निर्यात भने हटाउने छाँट देखिएन।

चित्र २. भौगोलिक क्षेत्रका आधारमा घरधुरीहरुको हिउंदे बाली उत्पादन पुर्वानुमान



■ सामान्य ■ मध्यमस्तरीय ■ नराम्रो ■ धेरै नराम्रो ■ अति नराम्रो

- मध्य तथा सुदूर पश्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा मौसमी बसाइसराईको अवस्था सामान्य छ (तर केही क्षेत्रहरुमा भने सामान्य भन्दा नराम्रो अवस्था पनि छ)। यद्यपि, विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालित कामकालागि खाद्यान्त/नगद कार्यक्रम सञ्चालन भइरहेका जिल्लाका केही क्षेत्रहरुमा भने वर्षे बाली उत्पादन खासै राम्रो नभए तापनि बसाइसराईको अवस्था सामान्य भएको रिपोर्ट छ।
- उच्च तथा गम्भीर खाद्य असुरक्षा साथै कम वा नगान्य मात्रामा विकासका कार्यक्रमहरु उपलब्ध भएका बाजुराका पूर्वी भेग साथै दैलेखका केही भागहरुमा बसाइसराईमा पठाएका छन्। यी घरधुरीहरु मध्ये ३२ प्रतिशत घरधुरीहरुले सामान्य भन्दा थप सदस्यहरु बसाइसराई पठाउन परेको थियो।







# नेपाल खाद्य सुरक्षा बुलेटिन, अंक-२७

## खाद्य सुरक्षाका मुख्य पक्षहरु


### बजारको अवस्था

चित्र ३. मुख्य खाद्य वस्तुहरुको मूल्य २०६४-२०६६




### घरधुरीको खाद्य सुरक्षा अवस्था

चित्र ५. मुख्य निर्वाह पद्धतिहरु, मध्य पौष-मध्य चैत्र, ०६६



### स्वास्थ्य र पोषण


चित्र ६. ६-५९ महिनाका शिशुहरुको पाखुराको नाप



- राष्ट्रिय स्तरमा वार्षिक रूपमा हुने खाद्यान्न मूल्य स्फिती मुख्य चासोको विषय रहेको छ । नेपाल राष्ट्र बैकको चैत्र महिनामा प्रकाशित तथ्याङ्कले खाद्य वस्तुहरुको वार्षिक मूल्य वृद्धि १८ प्रतिशत भन्दा बढी भएको संकेत गरेको छ ।
- वर्षे बाली भित्रचाइएको हुनाले गत अनुगमन अवधि भर मुख्य खाद्यान्नहरुको मूल्य स्थिर रहेको छ । यद्यपि, गत वर्ष यसै समयको तुलनामा मोटा चामलको मूल्य ८ प्रतिशतले, राष्ट्रिय स्तरमा गहुँको मूल्य १३ प्रतिशतले र मुसुरोको मूल्य १८ प्रतिशतले बढेको छ ।
- २०६६ को खराब वर्षे बाली उत्पादन साथै यस पटक भएको हिमपातले हिउँदमा विशेषत दुर्गम जिल्लाहरुको बजार आपूर्तिमा नकारात्मक प्रभाव पायो । विश्व खाद्य कार्यक्रम द्वारा अनुगमन गरिएका बजारहरुमा, ४५ प्रतिशत हिमाली तथा १० प्रतिशत पहाडी बजारहरुले मुख्य खाद्यान्नहरुको आपूर्ति पर्याप्त नहएको रिपोर्ट गरे ।
- विश्व खाद्य कार्यक्रम द्वारा अनुगमन गरिएका आधा भन्दा बढी बजारहरुले अनुगमन अवधिमा राजनैतिक बन्दका कारण अस्थाई रूपमा बन्द तथा तोडफोड भएको जनाएका छन् । चैत्र महिनामा यातायात संघंले गरेको बन्दले कम्तिमा १८ जिल्लाहरुमा बजार बन्द गराएको थियो ।
- अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढनाले नेपाल आयल निगमले चैत्र महिनामा दुई पटक इन्धनको मूल्य वृद्धि गरेको थियो । विश्व खाद्य कार्यक्रम द्वारा अनुगमन गरिएका बजारहरुका उद्योग व्यवसायीहरुले मुख्यत इन्धनको मूल्यमा भएको वृद्धिले उनीहरुको ढुवानी खर्च बढेको जनाए ।

- यस अनुगमनको अवधिमा घरधुरीहरुको खाद्य असुरक्षा बढनुको मुख्य कारणका रूपमा खराब वर्षे बाली उत्पादन नै रह्यो । खाद्य सुरक्षाको तेस्रो चरण (उच्चतम् खाद्य असुरक्षित) र चौथो चरण (गम्भीर खाद्य असुरक्षित) मा पर्ने अधिकांश घरधुरीहरुले नराम्रो वा धेरै नै नराम्रो वर्षे बाली उत्पादनको मार सहनु परेको रिपोर्ट गरे । यी घरधुरीहरुमा औसत घरधुरी खाद्य संचिती व्यापक रूपमा घटेको छ ।
- यसप्रकार प्रभावित घरधुरीहरु बजार खरिद माथि निर्भर भएका छन् । अन्तर्वार्तामा सहभागी घरधुरीहरुले उच्च खाद्यान्न मूल्यलाई मुख्य संकटको रूपमा लिएका छन् । घरधुरीहरुले खाद्यान्न उदारो लिने वा अैचोपैचो गर्ने, वचत गरेको रकम खाद्यान्न खरिदमा खर्च गर्ने वा कम रुचीकर खाना खाने जस्ता निर्वाह पद्धतिहरु अपनाइरहेका छन् । चित्र ५ मा घरधुरीहरुले अपनाएका मुख्य निर्वाह पद्धतिहरु प्रश्तूत गरिएको छ । समग्र ग्रामीण जनसंख्याको तुलनामा खाद्य सुरक्षाको तेस्रो र चौथो चरणमा परेका घरधुरीहरुले उल्लेख्य रूपमा वीउ उपभोग गर्ने र चलअचल सम्पति बेचिबिखन गर्ने जस्ता गम्भीर साथै परिपूर्ति नहुने खालका निर्वाह पद्धतीहरु अपनाइरहेका छन् ।

### चित्र ४. वर्षे बाली उत्पादन पुरुन्नुमान



- उच्च तथा गम्भीर खाद्य असुरक्षित गाविसका घरधुरीहरुका बालबालीकाहरुमा पाखुराको माधिल्लो भागको मोटाई (MUAC) को नाप १२५ मि.मि. भन्दा कम (severe/moderate acute malnutrition) भएको पाइएको छ ।
- जाजरकोट जिल्लाको जिल्ला अस्पतालमा ५ गाविसहरुका भाडापछालाका विरामीको संख्या चिन्ताजनक रूपमा बढेको छ । २०६६ मा भाडापछालाले मध्य तथा सुदूर पश्चिम क्षेत्रका ३०० भन्दा बढी मानिसहरुको ज्यान लिएको थियो । प्रभावित क्षेत्रहरुमा स्वास्थ्य अभ्यास राम्रो नहुनु, पर्याप्त सरसफाई साथै सफा पिउने पानीको सिमित पहुँच हुनु वा पहुँच नै नहुनु, कुपोषण साथै आधारभूत स्वास्थ्य सेवाको पहुँच कठिन हुनु जस्ता पक्षहरुलाई मुख्य कारणहरुका रूपमा पहिचान गरिएको थियो ।





# नेपाल खाद्य सुरक्षा बुलेटिन, अंक-२७

## खाद्य सुरक्षा पुर्वानुमान र जिल्लास्तरिय प्रतिवेदन

### खाद्य सुरक्षा पुर्वानुमान

- बाजुरा हाल सम्म पनि अति चासोको जिल्ला रहेको छ । यहाँका १०५,१०० मानिसहरु (जिल्लाको कूल जनसंख्याको लगभग ८५ प्रतिशत) उच्च वा गम्भीर खाद्य असुरक्षितका रूपमा वर्गीकृत छन् भने चार गाविसहरु खाद्य सुरक्षाको गम्भीर अवस्थामा छन् । चासोका अन्य जिल्लाहरुमा: हुम्ला, मुगु, कालिकोट, जुम्ला, दैलेख, अछाम, डोटी, बझाङ, दाचुला र बैतडी पर्दछन् । अर्को बाली तयार नभए सम्म यी जिल्लाहरुको खाद्य सुरक्षाको अवस्था गम्भीर रहने छ ।
- वैशाख महिनामा हिउँदै बाली भित्रचाइनेछ । देश भर हिउँदै बाली उत्पादनको पुर्वानुमान राप्नो छ । यसले आउँदो अनुगमन अवधिमा खाद्य सुरक्षा अवस्थालाई सुधार गर्नेछ । उच्च तथा गम्भीर खाद्य असुरक्षित गाविसहरुका घरधुरीहरुले उनीहरुको हिउँदै बालीको उत्पादन पुर्वानुमान सामान्य वा मध्यम हुने अनुमान गरेका छन् ।
- रुकुम, दैलेख, बाजुरा, दाङ, सिरहा र सप्तरीका केही क्षेत्रहरुमा असिना, भारी हिमपात र खडेरी जस्ता स्थानीय प्राकृतिक प्रकोपहरुले हिउँदै बालीमा क्षति पुर्याएको थियो । यी क्षेत्रहरुमा ३० देखि ६० प्रतिशत सम्म हिउँदै बाली नोक्षानी हुने अनुमान छ ।
- आउँदो अनुगमन अवधि यार्सागुम्बा साथै अन्य गैर काष्ठ बन पैदावारको लागि मुख्य समय हो (यार्सागुम्बा वैशाख-जेठ महिनामा संकलन गरिन्छ) । सरकारको आर्थिक वर्ष सकिन लागेको हुनाले विकास कार्यक्रमहरु बढन गाइ रोजगारीका अवसरहरुमा सुधार आउने अनुमान छ । यस अवधिमा बसाइसराई गएकाहरु फर्क्ने हुनाले भारतबाट ल्याइएको विप्रेषण रकमले घरधुरीहरुको खाद्यान्न पुर्हैंच सुधार हुनेछ । यसका साथै कर्णाली राजमार्ग आसपास भएको सुधार एवम् चिनको सिमा खुल्ने (अनुमानित जेठ महिना भित्रमा) जस्ता कुराहरु सकारात्मक पुर्वानुमानका अन्य पक्षहरु हुन् ।
- हिउँदै बाली उपलब्ध नभए सम्म मुख्य खाद्य वस्तुहरुको बजार मूल्य बढीरहने अनुमान छ । जेठ १४ गते नया संविधान जारी गर्ने अन्तिम म्याद भएको हुनाले राजनैतिक अस्थरता र बन्द हडतालहरुले आउँदो महिनाहरुमा बजारमा अवरोध ल्याउने अनुमान छ ।
- चैत्र-जेठ महिनाको अवधि भाडापखाला, कोलेरा, टाइफाइड र जियार्डीया जस्ता पानीबाट हुने रोगहरुको संक्रमण हुने अवधि हो । जोखिममा परेका खाद्य असुरक्षित मानिसहरु त्यस्ता व्याधीहरुबाट बढी प्रभावित हुन्छन् । गत वर्ष, मध्य तथा सुदूर पश्चिमी पहाडी तथा हिमाली जिल्लाका १९ गाविसहरु यी व्याधीबाट प्रभावित भएका थिए र त्यसको फलस्वरूप मध्ये वैशाख देखि मध्ये भाद्र सम्ममा ३०० भन्दा बढी मानिसहरुले भाडापखाला सम्बन्धित रोगहरुका कारण ज्यान गुमाउनु परेको थियो । पिउने पानीको गुणस्तर सुधार गर्ने, उपयुक्त स्वास्थ्य अभ्यास तथा सरसफाईको बारेमा समूदायहरुलाई ज्ञान दिने र ती स्थानहरुमा उपचारका सामग्रीहरुको भाडारण गर्ने जस्ता कार्यहरुमा नेपाल सरकारले अन्य विकास निकायहरुसँग निकट रूपमा काम गरिरहेको छ ।

### विस्तृत खाद्य सुरक्षा जानकारी

नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (NeKSAP) ले नेपालभर ५४ जिल्लाहरुको नियमित अनुगमन गर्दछ, र यहि सूचनाहरुले यस बुलेटिनको लागि सुचना सामाग्री जुटाउँछ । तल (\*) चिन्ह लगाइएका हरेक जिल्लाको पूर्ण खाद्य सुरक्षा बुलेटिन (अंग्रेजी र नेपाली दुवैमा) NeKSAP को निम्न गुगल ग्रुपको विचारित ठेगानामा हेर्न सकिनेछ; <http://groups.google.com/group/NeKSAP/web/food-security-bulletin-2?hl=en>। केही अति खाद्य असुरक्षित जिल्लाहरु (जहाँ जिल्लाको ४०% भन्दा बढी भाग उच्चतम् वा गम्भीर खाद्य असुरक्षित छन्) को बुलेटिन भने यसै मुख्य बुलेटिन साथ संलग्न गरिएको छ ।

#### समूह १. कर्णाली

डोल्पा\*

जुम्ला\*

कालिकोट\*

मुगु\*

#### समूह २. परिचमी पहाडी तथा हिमाली जिल्लाहरु

अछाम\*

बझाङ\*

बाजुरा\*

बैतडी\*

डडेलधुरा\*

दाचुला\*

डोटी\*

#### समूह ३. राप्ति- भेरी पहाडी तथा हिमाली जिल्लाहरु

कैलेख\*

जाजरकोट\*

पूर्णानन\*

रोल्पा\*

रुकुम\*

संख्यान\*

सुर्खेत

#### समूह ४. परिचमी तराई

बाँके

बदिया

दाङ

कैलाली

कञ्चनपुर

कञ्चलपत्तु

#### समूह ५. पुर्वी तराई

बाग

चितवन

धूपेन्द्री

पर्वती

रौतहट

सल्ली

संख्याली

सिरहा

उदयपुर

#### समूह ६. परिचमी पहाडी तथा हिमाली जिल्लाहरु

गारखा

लम्जुङ्ग

तनहुँ

अघोराँची

पञ्चत

बागलुङ्ग

म्याग्दी

समूह ७. मध्य पहाडी तथा हिमाली जिल्लाहरु

भिन्दुली

रामेछाप

दोलखा\*

भिन्दुपाल्चोक

कार्यपलाञ्चोक

नुवाकोट

रसुवा

मकवानपुर

समूह ८. पुर्वी पहाडी तथा हिमाली जिल्लाहरु

ताप्लजुङ्ग

पाच्चाथर

संख्यासभा

ओखलदुङ्ग

यो खाद्य सुरक्षा बुलेटिन निम्न सुचनाको आधारमा तयार पारिएको हो; (१) १४४ घरधुरीहरु (हिमाली: ३८१, पहाडी: २९० र तराई: १७३ घरधुरीहरु) बाट नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (NeKSAP) को मध्य पौष देखि मध्य चैत्र सम्मको अनुगमन अवधिमा संकलित तथ्याङ्क, (२) NeKSAP द्वारा नेपाल भर ५४ जिल्लामा सञ्चालित जिल्ला खाद्य सुरक्षा अन्य सञ्चालित श्रोतहरु



यो परियोजना युरोपियन युनियन अन्तर्गत खाद्य सहयोग कोषको सहयोगमा संचालित छ । यस बुलेटिनमा प्रकाशित विचारहरुले युरोपियन कमिसनको विचारहरुलाई प्रतिवर्त्याप्त गर्दछ भन्ने कुनै जरूरी छैन ।



विश्व खाद्य कार्यक्रम



नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली  
Nepal Khadhy Surakshya Anugam Pranali (NeKSAP)  
Nepal Food Security Monitoring System